

यान्त्रिक उपकरणहरु सञ्चालन सम्बन्धी कार्यविधि, २०७५

नगर कार्यपालिकाबाट स्वीकृत मिति: २०७५/१२/०३

प्रमाणित मिति: २०७५/१२/०७

आठविसकोट नगर कार्यपालिकाको कार्यालयमा रहेका यान्त्रिक उपकरण तथा साधनहरुको मितव्ययी र प्रभावकारी ढङ्गले सञ्चालन गर्न, रेखदेख तथा व्यवस्थापन गर्न तथा उक्त उपकरणहरु स-शुल्क भाडामा वा अन्य प्रयोजनका लागि उपलब्ध गराउन कार्यविधि बनाई लागू गर्न बाञ्छनीय देखिएकोले,

आठविसकोट नगरपालिका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास लगायत छिमेकी नगरपालिका, नगरपालिका तथा जिल्लाहरुमा समेत निर्माण हुने भौतिक पूर्वाधारका कार्यहरुमा सशुल्क प्रयोग गर्नका लागि यस कार्यालयसँग रहेको यान्त्रिक उपकरणहरुको सञ्चालन तथा व्यवस्थापनका लागि देहायका शर्त, बन्देजमा रही सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने गरी आठविसकोट नगर कार्यपालिकाको मिति २०७५।१२।०३ को बैठकबाट स्वीकृत गरी यो कार्यविधि कार्यान्वयनमा ल्याइएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यो कार्यविधिको नाम "यान्त्रिक उपकरणहरु सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४" रहेको छ।

(२) यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा:

अ) **ऐन** भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्दछ।

आ) **नियमावली** भन्नाले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम बनेको नियमावलीलाई सम्झनु पर्दछ।

इ) **नगरपालिका** भन्नाले आठविसकोट नगरपालिकालाई सम्झनु पर्दछ। सो शब्दले आवश्यक परेको अवस्थामा अन्य नगरपालिकालाई समेत जनाउनेछ।

ई) **नगरसभा** भन्नाले आठविसकोट नगर सभालाई सम्झनु पर्दछ।

उ) **प्रमुख** भन्नाले आठविसकोट नगरपालिकाका प्रमुखलाई सम्झनु पर्दछ।

ऊ) **उपप्रमुख** भन्नाले आठविसकोट नगरपालिकाका उपप्रमुखलाई सम्झनु पर्दछ।

ऋ) **नगर कार्यपालिका** भन्नाले आठविसकोट नगर कार्यपालिकालाई सम्झनु पर्दछ।

ल) **प्रमुख प्रशासकीय अधिकृत** भन्नाले आठविसकोट नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ।

एँ) **इन्जिनियर** भन्नाले आठविसकोट नगरपालिकाका इन्जिनियरलाई सम्झनु पर्दछ। सो शब्दले नगरपालिकाले सेवा परामर्श लिन सम्झौता गरेको इन्जिनियरलाई समेत जनाउँदछ।

ऐ) **कार्यालय** भन्नाले आठविसकोट नगर कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ।

ए) **प्रयोगकर्ता** भन्नाले यान्त्रिक उपकरण सञ्चालनका लागि लिई जाने संघ, संस्था, व्यक्ति वा सरकारी निकाय सम्झनु पर्दछ।

- ऐ) भाडा भन्नाले यान्त्रिक उपकरणहरु भाडामा उपलब्ध गराउन निर्धारण गरिएको दर रेटबाट हुन आउने रकमलाई सम्झनु पर्दछ ।
- ऑ) बिल भन्नाले यान्त्रिक उपकरण सञ्चालन गरेको अपरेसन लगसीटको आधारमा कार्यालयले भाडा बापतको रकम राजस्व खातामा जम्मा गर्नको लागि तयार गर्ने भाडा महसुल बिललाई सम्झनु पर्दछ ।
- ओ) अपरेटर भन्नाले यान्त्रिक उपकरण सञ्चालन गर्न खटिई जाने कर्मचारीलाई सम्झनु पर्दछ ।

३. उद्देश्य:

आठविसकोट नगर कार्यपालिकाको कार्यालयबाट सञ्चालन गरिने भौतिक विकास कार्यक्रमहरु, स्थानीय नगरपालिकाबासी, संघसंस्था, नेपाल सरकारद्वारा सञ्चालित विकास आयोजनाहरु, दातृ निकायबाट सञ्चालन हुने विकास आयोजनाहरु तथा छिमेकी नगरपालिका, नगरपालिकाहरुका विकास कार्यक्रमहरुमा समेत माग भई आए अनुसार प्राथमिकताका आधारमा प्रयोगमा पठाउन तथा उपकरण सञ्चालन विधिमा एकरूपता र सरलता ल्याउनु यो कार्यविधिको प्रमुख उद्देश्य रहेको छ ।

४. सञ्चालन विधि:

(१) कार्यालयको कार्य वा अन्य आकस्मिक कार्यहरुमा प्रयोग नभई यान्त्रिक उपकरणहरु खाली रहेको अवस्थामा कार्यालयको काममा बाधा नपर्ने गरी सञ्चालक समितिको सिफारिशमा नगर कार्यपालिकाले तोके बमोजिमको भाडा लिई कुनै पनि व्यक्ति वा संघ संस्थालाई यान्त्रिक उपकरणहरु भाडामा उपलब्ध गराउन सकिनेछ ।

(२) कुनै पनि व्यक्ति, संघ संस्थालाई आवश्यक परेको उपकरण प्रयोगमा ल्याउनका लागि देहायका प्रकृया पूरा भए पश्चात मात्र उक्त उपकरण उपलब्ध गराइनेछ ।

- (१) व्यक्ति वा संस्थाबाट प्रयोगका लागि माग गरिएको अवधिको लागि कार्यालयले उपलब्ध गराउन सक्ने अवस्था भएमा **अनुसूची १** बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (२) माग निवेदन उपर कार्यालयबाट उपलब्ध गराउने निर्णय भएपश्चात तोकिएको भाडा दर बमोजिम प्रयोगकर्ताले प्रयोग गर्न चाहेको अवधिको लागि लाग्ने भाडा रकम अग्रिम नगर कार्यपालिकाको कार्यालयमा नगदै बुझाई सोको आम्दानी रसिद वा सेञ्चुरी कमर्सियल बैंक शाखा कार्यालय रुकुम (पश्चिम) स्थित आठविसकोट नगरपालिकाको नाममा रहेको धरौटी खाता नं. 0920000004GE मा रकम जम्मा गरेको सक्कलै भौचर पेश गर्नुपर्नेछ ।
- (३) तोकिएको अग्रिम शुल्क बुझाए पश्चात **अनुसूची २** मा तोकिएको शर्तनामा बमोजिम **अनुसूची ३** बमोजिमको मेशिन चलान/सम्झौता फाराम बमोजिम करार सम्झौता गर्नुपर्नेछ ।
- (४) निवेदकले माग गरिएको समयभन्दा बढी समयसम्म कामकाज गर्नु गराउनु पर्ने भएमा मेशिन अपरेटरले तत्काल कार्यालय प्रमुखलाई खबर गरी थप कार्य आदेश लिएर थप समयको रकम अग्रिम जम्मा गर्न लगाएर मात्र मेशिन सञ्चालन गर्नु पर्नेछ ।
- (५) मेशिन प्रयोग गरे वापत प्रति घण्टा, प्रति सिफ्ट, प्रति दिनको शुल्क निर्धारण **अनुसूची ४** मा तोकिए बमोजिम हुनेछ ।

- (६) मेशिन फिल्डमा खटाउँदा कार्यालय कम्पाउण्डदेखि काम सम्पन्न गरी पुनः कार्यालय फिर्ता भएसम्मको मिटरको हिसाब गणना गरी लाग्ने शुल्क मेशिन प्रयोगकर्ताले बुझाउनु पर्नेछ ।
- (७) मेशिन खटिगएको स्थानमा काम सम्पन्न गरी कार्यालय फिर्ता भए पश्चात मेशिन अपरेटरले कामको विवरण सहित मिटरको अद्यावधिक अभिलेख **अनुसूची ५** बमोजिमको फाराममा भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
- (८) नगरपालिकाले आवश्यकता र औचित्यताको आधारमा निश्चित समयसम्म कार्य गर्न मेशिन सोझै उपलब्ध गराउन सक्नेछ । उक्त कामको विवरण समेत **अनुसूची ६** बमोजिम अभिलेखवद्ध गर्नुपर्नेछ ।
- (९) मेशिन प्रयोग गरी तोकिएको समयभन्दा अगावै काम सम्पन्न भई प्रयोगकर्ताको धरौटी रकम सञ्चित रहेको खण्डमा कार्यालय प्रमुखको आदेशको आधारमा सञ्चित समय वापत हुन आउने रकम काबु बाहिरको परिस्थिति बाहेक माग गरेको एक हप्ताभित्र चेकद्वारा फिर्ता गर्नुपर्नेछ ।

५. इन्धन तथा मर्मत सम्बन्धी व्यवस्था:

- (१०) मेशिन अपरेटरले इन्धन तथा लुब्रिकेन्ट माग गर्दा कार्यालयले निर्धारण गरेको फाराम स्वीकृत गराएर मात्र भर्नुपर्नेछ । इन्धन तथा लुब्रिकेन्ट खपतको अद्यावधिक विवरण मेशिन अपरेटरले तयार गरी इन्जिनियरको सिफारिशमा कार्यालय प्रमुख समक्ष पेश गर्नुपर्नेछ ।
- (११) इन्धन तथा लुब्रिकेन्ट र मर्मत सम्बन्धी सम्पूर्ण कार्यको विस्तृत लगत नगर कार्यपालिकाको कार्यालयको जिन्सी शाखामा अद्यावधिक गरी राखिनेछ ।
- (१२) मेशिन बिग्रिएमा बिग्रिएको लिखित जानकारी मेशिन अपरेटरले कार्यालयलाई गराउनु पर्नेछ । कार्यालयबाट वर्कसपमा चेकजाँच गराई मर्मत गर्नुपर्ने कार्यको विस्तृत विवरण माग गरी स्वीकृत भएपश्चात मात्र मर्मत सम्भार कार्य गरिनेछ ।
- (१३) मर्मत सम्भारको कार्य गर्दा गराउँदा मेशिन अपरेटर वा इन्जिनियर वा जिन्सी शाखाको प्रतिनिधि वर्कसपमा रहनुपर्नेछ ।

६. सञ्चालन शुल्क

कुनै व्यक्ति वा संघ संस्थाबाट यान्त्रिक उपकरण माग भई आएमा अनुसूची ४ बमोजिमको शुल्क नगदै वा तोकिएको बैंक खातामा अग्रिम बुझाउनु पर्नेछ ।

७. कर्मचारी व्यवस्था

- (१४) ब्याक हो लोडर सञ्चालनका लागि १ जना अपरेटर र आवश्यक परेमा सहयोगी १ जना कानून बमोजिम करार सेवामा नियुक्त गरिनेछ ।
- (१५) ट्रिपर ट्रक सञ्चालनका लागि १ जना चालक र आवश्यकतानुसार एक जना सहयोगी कानून बमोजिम करार सेवामा नियुक्त गरिनेछ ।
- (१६) करारमा नियुक्त कर्मचारीको सेवा सुविका करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।

८. सञ्चालन तथा व्यवस्थापन समिति

नगर कार्यपालिकाका यान्त्रिक उपकरणहरूको सञ्चालन तथा व्यवस्थापनका लागि नीतिगत तथा निर्देशनात्मक व्यवस्थाका लागि तपसिल बमोजिमको सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ।

प्रमुख प्रशासकीय अधिकृत	- संयोजक
इन्जिनियर	- सदस्य
जिन्सी शाखा प्रमुख	- सदस्य

९. यसै बमोजिम मानिने

(१) यस कार्यविधि जारी हुनुभन्दा पहिले भएका कामकारबाहीहरू यसै कार्यविधि बमोजिम भएको मानिनेछ । बक्यौता वा हिसाब किताब गर्न बाँकी रहेको भए यस कार्यविधिभन्दा न्यून हुने गरी हिसाब मिलान गर्न पाइने छैन ।

१०. विविध

- (१७) नगरपालिकामा रहेका सवारी साधन तथा यान्त्रिक उपकरणहरू कार्यालय प्रमुखको पूर्ण नियन्त्रणमा रहनेछन् । सवारी साधन तथा यान्त्रिक उपकरणहरू चुस्त दुरुस्त राखी मर्मत सम्भार गर्नु पदाधिकारी, र कर्मचारी सबैको दायित्व हुनेछ ।
- (१८) यान्त्रिक उपकरणको माइल मिटर आधारभूत कार्य अद्यावधिक राख्ने दायित्व मेशिन अपरेटर र चालकको हुनेछ ।
- (१९) उपकरण फिल्डमा खटाउने वा नखटाउने सिफारिश चालक/अपरेटर र इन्जिनियरको हुनेछ ।
- (२०) यस कार्यविधिमा समयानुकूल आवश्यक संशोधन वा थपघट गर्नुपर्ने भएमा सञ्चालन तथा व्यवस्थापन समितिको राय बमोजिम नगर कार्यपालिकाले थपघट वा संशोधन गर्न सक्नेछ ।

अनुसूची १
(दफा ४ सँग सम्बन्धीत)

मिति: २०७५...../...../.....

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू,
आठविसकोट नगर कार्यपालिकाको कार्यालय, रुकुम (पश्चिम)

विषय:- ब्याकहू लोडर/ट्रिप्पर ट्रक उपलब्ध गराइदिनु हुन ।

उपर्युक्त विषयमा नगरपालिका/नगरपालिका वडा नं., स्थायी ठेगाना भएको म/हामी
..... लाई कार्यको लागि तहाँ
कार्यालयको भाडामा लिनुपर्ने भएकोले घण्टा/दिन/ट्रिप/महिनाको लागि तहाँ
कार्यालयको नियमानुसार उक्त निर्माण सामग्री (ब्याकहू लोडर/ट्रिप्पर ट्रक) भाडामा उपलब्ध गराइदिनु हुन आवश्यक कागजात सहित यो
निवेदन पेश गरेको छु/छौं ।

संलग्न कागजातहरू:

- १.
- २.
- ३.
- ४.

निवेदक

क्र.सं.	नाम, थर	ठेगाना	नागरिकता नं.	हस्ताक्षर	कैफियत
१					
२					
३					

अनुसूची २
(दफा ४ सँग सम्बन्धीत)
शर्तहरू

आठविसकोट नगरपालिकामा रहेको हेभी इक्विपमेन्ट लगायतका यान्त्रिक उपकरण भाडामा लिने दिने दुवै पक्षले देहाय बमोजिमको शर्तनामाहरू पालना गर्नुपर्नेछ ।

शर्तहरू:

१. यान्त्रिक उपकरणहरूको प्रयोग गर्दा अधिकार प्राप्त अधिकारीको स्वीकृति बिना प्रयोग गर्न पाइने छैन ।
२. यान्त्रिक उपकरण प्रयोगका बखत चालक, सहचालक तथा दोस्रो पक्षले उपकरणको मिटर तथा समय अभिलेखबद्ध गरी दुरुष्ट राख्नुपर्नेछ ।
३. इक्विपमेन्ट प्रयोग गर्दा चालक तथा सहचालक नगर कार्यपालिकाले तोकेको व्यक्ति मात्रै प्रयोग गर्नुपर्नेछ ।
४. यान्त्रिक उपकरण भाडामा पठाएको बखत साइडमा बिग्रिएमा नासिएमा भाडामा लिने पक्ष जिम्मेवार हुनेछ ।
५. दैवी प्रकोप वा अन्य कुनै दूर्घटनाबाट यान्त्रिक उपकरण क्षति भएमा तेस्रो पक्ष बिमा तथा अन्य कानूनहरूमा भएको व्यवस्था बमोजिम हुनेछ ।
६. नगरपालिकामा रहेका सवारी साधन तथा यान्त्रिक उपकरणहरू कार्यालय प्रमुखको पूर्ण नियन्त्रणमा रहनेछन् । सवारी साधन तथा यान्त्रिक उपकरणहरू चुस्त दुरुस्त राखी मर्मत सम्भार गर्नु पदाधिकारी, र कर्मचारी सबैको दायित्व हुनेछ ।
७. यान्त्रिक उपकरणको माइल मिटर आधारभूत कार्य अद्यावधिक राख्ने दायित्व मेशिन अपरेटर र चालकको हुनेछ ।
८. उपकरण फिल्डमा खटाउने वा नखटाउने सिफारिश चालक/अपरेटर र इन्जिनियरको हुनेछ।

अनुसूची ३
(दफा ४ सँग सम्बन्धीत)
सम्झौता पत्र

आठविसकोट नगरपालिका (यसपछि पहिलो पक्ष भनिने) र जिल्ला नगर/नगर पालिका वडा नं. स्थायी ठेगाना भएका श्री (यसपछि दोस्रो पक्ष भनिने) बीच मिति गतेका दिन आठविसकोट नगरपालिकाको भाडामा लिनका लागि देहायका शर्तका अधीनमा रही पहिलो पक्षले दोस्रो पक्षलाई सेवा उपलब्ध गराउन मन्जुर भई यो सम्झौता गरी एक-एक प्रति आपसमा बुझी लियौं दियौं ।

शर्तहरू:

- ९. यो सम्झौता मिति देखि सम्म लागू हुनेछ । आपसी सम्झौता र आवश्यकता बमोजिम सम्झौता अवधि थप हुन सक्नेछ ।
- १०. सम्झौता लागू भएको मितिदेखि पहिलो पक्षले दोस्रो पक्षलाई उपकरण मिति देखि सम्म अवधिका लागि उपलब्ध गराउनुपर्नेछ ।
- ११. पहिलो पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको सेवा वापत एकमुष्ट पाउने रकम रु./- (अक्षरपी हुनेछ । उक्त रकममा थपघट हुने छैन ।
- १२. सेवा सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भएका आचरण सम्बन्धी कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ एवं नियमावली, २०६४ र सेवा करार निर्देशिका, २०५९ मा व्यवस्था भए अनुसारका आचरण सम्बन्धी कुराहरु दुवै पक्षले पालना गर्नुपर्नेछ ।
- १३. इन्धन वापतको रकम का दरले चालकको भत्ता पक्षले नै व्यहोर्नु पर्नेछ ।
- १४. भुक्तानीको तरिका: सम्झौता अनुसार रकम अग्रिम दोस्रो पक्षले न्यूनतम् ५० प्रतिशत नगरपालिकाको बैंक खातामा वा नगद जम्मा गर्नुपर्नेछ ।
- १५. रु. १०,०००।- (दश हजार) सम्मको मर्मत सम्भार पक्षले र सो भन्दा माथिको मर्मत सम्भार खर्च पक्षले व्यहोर्ने छ ।
- १६. सम्झौता अनुसारको रकम तोकिएको अवधिभित्र भुक्तानी नभएमा सम्झौता अनुसारको रकम असुल उपर गरी थप सम्झौता रकमको ५० प्रतिशत सम्म थप जरिवाना लाग्नेछ ।
- १७. यसमा उल्लेख भए बाहेकका अन्य कुराहरु प्रचलित कानून बमोजिम हुनेछन् ।
- १८. अन्य केही भए खुलाउने:

पहिलो पक्षको तर्फबाट	दोस्रो पक्षको तर्फबाट
नाम, थर:-	नाम, थर:-
पद:-	पद:-
कार्यालय:	संस्था/फर्म/कम्पनीको नाम:
साक्षीहरू:	

१.

२.

इति सम्बत साल महिना गते रोज शुभम् !

आठविसकोट नगरपालिका रुकुम पश्चिम

अनुसूची ४

(दफा ४ सँग सम्बन्धीत)

यान्त्रिक उपकरण भाडामा दिनु/लिनु परेको खण्डमा भाडा दर तथा कर्मचारीको भत्ता

सवारी साधनको नाम	भाडा दर					कैफियत
	प्रति घण्टा	प्रति दिन	प्रति टिप	प्रति हप्ता	प्रति महिना	
ब्याकओलोडर	रु. २,३००।००					इन्धन, अपरेटर र सहयोगी भत्ता सहित
एक्स्ट्राभेटर	रु ४,५००।००					इन्धन, अपरेटर र सहयोगी भत्ता सहित
एक्स्ट्राभेटर	रु ५,०००।००					इन्धन, अपरेटर, ब्रेकर र सहयोगी भत्ता सहित

नोट : अपरेटर भत्ता : रु १५० प्रतिघण्टा (ब्याकओलोडर) र रु २०० प्रतिघण्टा (एक्स्ट्राभेटर)

अपरेटर सहयोगी भत्ता : रु ५० प्रतिघण्टा

नगरपालिकाको आफ्नै काममा भत्ता उपलब्ध गराउन नसकिने

सवारी साधनको नाम	भाडा दर		कैफियत
	प्रति दिन	प्रति महिना	
ट्रक/टिप्पर	रु ७०००/-	रु १५००००/-	➤ १० दिन भन्दा माथीको हकमा महिनाको दर कायम हुनेछ ।

नोट : टिप्पर चालक भत्ता रु ५०० प्रतिदिन

टिप्पर सहचालक भत्ता रु २०० प्रतिदिन

नगरपालिकाको आफ्नै काममा भत्ता उपलब्ध नहुने ।

सवारी साधनको नाम	भाडा दर			कैफियत	
	प्रति दिन	प्रति टिप			प्रति महिना
ट्याक्टर	रु ३०००/-	खलंगा - राडि	रु १२०००	रु ६००००	नगरपालिका क्षेत्र भन्नाले दाजे, मैडाडा बाहेक सबै क्षेत्र ।
		खलंगा - स्यालाखदि	रु १६०००		
		राडि - स्यालाखदि	रु १३०००		
		राडि - दाजे, मैडाडा	रु ३०००		
		राडि - नगरपालिका क्षेत्र	रु २५००		

अनुसूची ५

(दफा ४ सँग सम्बन्धीत)

भाडामा सम्झौता भए बमोजिम कार्यालयबाट छुटेदेखि कार्य क्षेत्राबाट फर्कदासम्म ब्याक् हो लोडर चलेको मिटर बुक

क्र.सं.	कामको विवरण	मिति	मेशिन चलेको अवधि		मिटर रकेर्ड		कि.मि.	कैफियत
			देखि	सम्म	सुरु	अन्तिम		
१								
२								
३								

आठविसकोट नगरपालिका रुकुम पश्चिम

अनुसूची ६

(दफा ४ सँग सम्बन्धीत)

कार्यालयको निर्णयानुसार विशेष परिस्थितिको कार्यका लागि कार्यालयबाट छुटेदेखि कार्य क्षेत्राबाट फर्कदासम्म ब्याक् हो लोडर चलेको मिटर बुक

क्र.सं.	कामको विवरण	मिति	मेशिन चलेको अवधि		मिटर रकेर्ड		कि.मि.	कैफियत
			देखि	सम्म	सुरु	अन्तिम		
१								
२								
३								

प्रमाणित गर्ने अधिकारीको:

दस्तखत:

नाम,थर: रामबहादुर के.सी.

पद: नि.प्रमुख प्रशासकीय अधिकृत

कार्यालय: आठविसकोट नगरपालिकाको कार्यालय

मिति : २०७५/१२/०७ गते